

मिति २०७८ साल जेष्ठ २४ गतेको लिखु गाउँ कार्यपालिकाको बैठकको निर्णय

**प्रस्तावित विषयहरू:-**

१. समीक्षा तथा प्रतिवेदन सम्बन्धमा ।
२. कोभिड १९ महामारी व्यवस्थापन सम्बन्धमा ।
३. कर्मचारी तलब वृद्धि सम्बन्धमा ।
४. ऊर्जा विकास उप समिति गठन सम्बन्धमा ।
५. प्रतिवेदन सम्बन्धमा ।
६. विविध सम्बन्धमा ।

**निर्णयहरू:-**

१. निर्णय नं. १, प्रस्ताव नं. १ माथि आवश्यक छलफल गर्दा यस लिखु गाउँपालिकाको विगतका कार्यपालिकाको बैठकका निर्णयहरू क्रमशः प्रभावकारी रूपमा कार्यान्वयन भईरहेको अवस्थामा अझ यसलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला पक्षहरू बीचमा समन्वय गरी अगाडि बढ्ने सर्वसम्मतबाट निर्णय गरियो ।
२. निर्णय नं. २, प्रस्ताव नं. २ माथि आवश्यक छलफल गर्दा कोभिड १९ महामारी व्यवस्थापन सम्बन्धमा मिति २०७८।०२।०९ गतेको कार्यपालिका बैठकको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन भईरहेको अवस्थामा सो कार्यलाई थप प्रभावकारी कार्यान्वयनको लागि देहाय बमोजिम गर्ने सर्वसम्मत निर्णय गरियो ।
  - विभिन्न दाताहरूबाट सहयोग स्वरूप प्राप्त तथा पालिकाले खरिद गरेको राहात तथा स्वास्थ्य सामाग्रीहरू आवश्यकता, औचित्य तथा मागका आधारमा स्वास्थ्य संस्थाहरू, क्वारेन्टीन केन्द्र तथा वडा कार्यालयहरूमा वितरण गर्ने ।
  - कोभिड १९ संक्रमित व्यक्तिहरू तथा अन्य आम जनसमुदायहरूबाट प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेश तथा गाउँपालिकाबाट प्रकाशित सूचनाको पालना नगरेको खण्डमा रोग संक्रामक ऐन, २०२० अनुसार कार्वाहि हुने व्यहोरा तथा जनस्वास्थ्य सुरक्षा मापदण्डको विषयलाई सुरक्षाकर्मीहरू परिचालन गरि सूचीत गराउने ।
  - प्रचार प्रसारलाई निरन्तरता दिई आम जनसमुदायलाई थप सचेत गराउने ।

- वडा समितिबाट सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी परिचालनमा सहजिकरण तथा अनुगमन गर्ने ।
- ३. निर्णय नं. ३, प्रस्ताव नं. ३ माथि आवश्यक छलफल गर्दा गाउँ कार्यपालिका तथा मातहत कार्यालयमा सेवा करारमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तलबमानमा बृद्धि गर्न आवश्यक बजेटको व्यवस्थापन गरी आगामि कार्यपालिका बैठकमा पेश गर्न बजेट तथा कार्यक्रम तर्जुमा समितिलाई निर्देशन दिने सर्वसम्मतबाट निर्णय गरियो।
- ४. निर्णय नं. ४, प्रस्ताव नं. ४ माथि आवश्यक छलफल गर्दा ऊर्जा विकास उप- समिति गठन तथा सञ्चालन कार्यविधी, २०७८ को नियम ३ उपनियम २ अनुसार देहाय बमोजिम ७ सदस्यीय ऊर्जा विकास उप समिति गठन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।  
संयोजक- मावर सुनुवार (कार्यपालिका सदस्य)  
सदस्य- मेख बहादुर कार्की (विषय विज्ञ), लिखु ४  
सदस्य- शंकर सुनुवार (विषय विज्ञ), लिखु ९  
सदस्य- सिंह बहादुर बि.क. (दलित), लिखु १  
सदस्य- लक्ष्मी श्रेष्ठ (महिला), लिखु ३  
सदस्य- दल बहादुर बिष्ट (निजि क्षेत्र), लिखु ८  
सदस्य- अम्बर श्रेष्ठ (निजि क्षेत्र), लिखु ७  
संरक्षक- शान्ता ढुंगेल (उपाध्यक्ष)  
सल्लाहकार- अभय कुमार गुप्ता (प्रमुख प्रशासकीय अधिकृत)  
सल्लाहकार- वेद बहादुर कार्की (संयोजक पुर्वाधार विकास समिति)
- ५. निर्णय नं. ५, प्रस्ताव नं. ५ माथि आवश्यक छलफल गर्दा आर्थिक बर्ष ०७७/७८ मा सञ्चालित योजनाहरुको कार्य प्रगति प्रतिवेदन आगामि कार्यपालिकाको बैठकमा पेश तथा छलफल गरी कार्यपालिका सदस्यहरुलाई वितरण गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
- ६. निर्णय नं. ६, प्रस्ताव नं. ६ माथि आवश्यक छलफल गर्दा वडा समिति, विषयगत समितिको बैठक मिति २०७८/०२/२५ गते देखि २९ गते सम्म सञ्चालन गरि योजना तर्जुमा तथा प्राथमिकिकरण समेत निर्धारण गर्ने र मिति २०७८/०२/३० गते सञ्चालन हुने कार्यपालिका बैठकमा पेश गर्ने साथै २०७८/०२/३१ गते बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक सञ्चालन गर्न निर्देशन दिने सर्वसम्मतबाट निर्णय गरियो ।